

मानसिक स्वास्थ्य NDIS पहुँच सहायता (भिक्टोरिया)



NDIS आवेदनहरूमा मद्दत प्राप्त गर्ने एक सहयोगात्मक बाटो

राष्ट्रिय अपाङ्गता बीमा योजना (NDIS) ले अपाङ्गता भएका व्यक्तिहरू लगायत गम्भीर मानसिक स्वास्थ्य अवस्था भएका व्यक्तिहरूलाई पनि सहयोग गर्दछ। NDIS ले दैनिक गतिविधिहरूमा र समुदायसँग जोडिन सहयोग गर्छ।

मानसिक स्वास्थ्य NDIS पहुँच सहायताले मनोसामाजिक अपाङ्गता भएका वयस्कहरूलाई NDIS बारे खोज गर्न मद्दत गर्दछ। प्रक्रियालाई स्पष्ट, खोज गर्न सजिलो र व्यवस्थित बनाउन हामी तपाईं, तपाईंको परिवार, हेरचाहकर्ता र स्वास्थ्य सेवाहरूसँग मिलेर काम गर्छौं।

हाम्रा सहायताहरू यस प्रकार छन्

- NDIS पहुँच अनुरोधहरूका लागि सहायक प्रमाण र परिचयपत्रका कागजातहरू जुटाउन
- जी.पी. र निजी मनोचिकित्सक लगायतका स्वास्थ्य सेवाहरूसँग समन्वय गर्न (मञ्जुरीनामा सहित)
- NDIS-सम्बन्धित प्रश्नहरूको लागि सम्पर्क बिन्दु
- समयमै निर्णय लिने कार्यलाई सहयोग गर्न NDIS लाई आवश्यक परेमा थप प्रमाणहरू सङ्कलन गर्न र मिलाउन
- स्थानीय क्षेत्र संयोजक (LAC) सेवाहरू (फोन वा भर्चुअल) मार्फत सामुदायिक संगलग्नता भेटघाटहरूमा उपस्थिति हुन सहायता
- आवेदनहरूको स्थितिको बारेमा NDIS वा LAC हरूसँग सोधपुछ
- NDIS निर्णयहरूको पुनर्मूल्याङ्कन गरिदिन अपील गर्न विशेषज्ञ सेवाहरूसँगको सम्पर्क र सहयोग अनुरोध गर्ने सम्बन्धमा मार्गदर्शन प्रदान गर्न

— मनोसामाजिक अशक्तता भएका व्यक्तिहरूका लागि NDIS योग्यता निर्धारणको पुनर्मूल्याङ्कनमा सहयोग।

योग्यता निर्धारण मापदण्ड

- ६५ वर्ष मुनिको वयस्क हुनुपर्ने
- उल्लेखनीय रूपमा मानसिक स्वास्थ्य अवस्था भएको हुनुपर्ने
- २ वर्ष भन्दा बढी देखि मानसिक स्वास्थ्यको निदान गरेको हुनुपर्ने
- मनोसामाजिक अशक्तता अन्तर्गत आवेदन पेश गरेको हुनुपर्ने
- तपाईंको आवेदनलाई समर्थन गर्ने एक जना जी.पी. वा मनोचिकित्सक समर्थक हुनुपर्ने।

कृपया ध्यान दिनुहोस्

हालै क्षेत्रीय मानसिक स्वास्थ्य सेवाको व्यवस्थापनमा रहेका व्यक्तिहरू एक महिना भित्र डिस्चार्ज नभएसम्म योग्य हुँदैनन्।

सेवामा पहुँच



EACH

टेलिफोन 1300 003 224

इमेल

NDISAccess@each.com.au

स्थानीय सरकारी क्षेत्रहरू

बोरुन्डारा, म्यानिडहम, मोनाश, ह्याइटहर्स, नक्स, मारुन्डा, शायर अफ यारा रेन्ज, ग्रेटर डान्डेनोड, कार्डिनिया, क्यासी, बान्युले, डारेबिन, ह्विटल्सी र निलुम्बिक



ACSO

टेलिफोन 1300 022 760

इमेल

NDISAccess@acso.org.au

स्थानीय सरकारी क्षेत्रहरू

भिक्टोरियाभरि क्षेत्रीय र ग्रामीण क्षेत्रहरूमा रहेका सबै स्थानीय सरकारी क्षेत्रहरू (LGA)



नियामी नेशनल

टेलिफोन 1300 379 462

इमेल

intake@neaminational.org.au

स्थानीय सरकारी क्षेत्रहरू

बेसाइड, ग्लेन इरा, किडस्टन, पोर्ट फिलिप, स्टोनिङ्टन, प्रयाङ्कस्टन, मोर्निङ्टन प्रायद्वीप, मेलबर्न, मुनी भ्याली, मेरी-बेक, यारा, ब्रिमब्याङ्क, हुम, मारिबर्नड, हब्सन्स बे, विन्डहम र मेल्टन



दोभाषेको लागि निःशुल्क पहुँच



मुख्य सन्देशहरू

सेवाग्राहीहरूका लागि निःशुल्क, व्यावहारिक र सम्मानजनक सहायता

- दैनिक जीवनलाई असर गर्ने मानसिक स्वास्थ्य अवस्था भएका मानिसहरूसँगै अगाडी बढ्ने।
- NDIS आवेदनहरूमा सहयोग गर्ने, सहायक प्रमाणहरू र परिचयपत्रका कागजातहरू जुटाउने, र स्वास्थ्यकर्मीहरूसँग कुराकानी गर्ने।
- पहुँच अनुरोध, समीक्षा र योग्यता पुनर्मूल्याङ्कन मार्फत निरन्तर सहयोग प्रदान गर्ने।

योग्यता निर्धारण र पुनर्मूल्याङ्कनको लागि विस्तारित सहायता

- सहभागीहरूलाई NDIS पहुँच अनुरोधहरू बारे बुझ्न र फारम भर्ना मद्दत गर्ने।
- पुनर्मूल्याङ्कन, समीक्षा र अपीलहरू मार्फत सहभागीहरूलाई मार्गदर्शन गर्ने।
- परिवार र हेरचाहकर्ताहरूलाई सुरक्षित, सम्मानजनक र सहयोगी तवरले समावेश गर्ने।

सिफारिसकर्ता र साझेदारहरूका लागि सहयोगी राज्यव्यापी सेवाहरू

- भिक्टोरिया सरकारको आर्थिक सहयोगमा, Neami, EACH र ACSO सँगको साझेदारीमा प्रस्तुत।
- GP, काउन्सिल, स्थानीय क्षेत्र संयोजक र सामुदायिक संस्थाहरूको लागि स्पष्ट सिफारिसका मार्गहरू।
- NDIS प्रक्रिया बुझ्न र खोज गर्न सजिलो बनाउन अन्य सेवाहरूसँग मिलेर काम गर्ने।

समावेशी र पहुँचयोग्य

- सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूका लागि निःशुल्क दोभाषे उपलब्ध छन्।
- एबोरिजिनल र टोरेस स्ट्रेट आइल्याण्डर मानिसहरूका लागि सेवाहरू सांस्कृतिक रूपमा सुरक्षित र सम्मानजनक छन्।

सबैभन्दा बढी आवश्यकतामा परेका मानिसहरूलाई प्राथमिकता

- क्लिनिकल मानसिक स्वास्थ्य सेवाहरूसँग नजोडिएका मानसिक स्वास्थ्य अवस्था भएका व्यक्तिहरूका लागि डिजाइन गरिएको।
- यो सहायता दैनिक जीवनयापन गर्न कठिनाई भोगिरहेका मानिसहरूमा केन्द्रित छ।
- सेवा प्रदायकहरूले सुझबुझ र सावधानीपूर्वक सहभागीहरूलाई उनीहरूकै ठाउँमा भेट्छन्।

सामुदायिक आवाज मार्फत निरन्तर कोष उपलब्धताको लागि वकालत

- समुदायका कथाहरू र सिफारिसहरूले माग र त्यसको प्रभाव प्रदर्शन गर्छन्।
- पहुँचयोग्य, व्यक्ति-केन्द्रित NDIS सहायताको महत्त्वलाई प्रकाश पार्दै सेवाको निरन्तरताका लागि जोडदार वकालत।